

अरूसँगको झगडा र समस्याबाट बच्ने उपायहरू

जापानको जीवनशैलीमा अझै बानी नपरेका मानिसहरूले भोग्ने मुख्य समस्याहरू को बारेमा जानकारी गराउन चाहन्छु।



फोहोर

फोहोर फाल्ने नियमहरू सिक्नुहोस् र पालना गर्नुहोस्।



रातीको समयमा शान्त रहनुहोस्

कृपया शान्त ठाउँहरूमा ठूलो स्वरले बोल्ने वा ठूलो आवाज निकाल्ने काम नगर्नुहोस्।



धूम्रपान शिष्टाचार

हिँड्दा धूम्रपान गर्ने र चुरोटका टुटाहरू फ्याँक्ने काम बन्द गरौं।
पालना नगरेमा जरिवाना हुनेछ।



साइकल

नियमहरू पालना गरौं।
पालना नगरेमा जरिवाना हुनेछ।



पछाडिको भाग पनि हेर्नुहोस्।

रेल र बस प्रयोग गर्दा

आफ्नो वरपरका मानिसहरूप्रति दयालु हुनुहोस्।
रेल र बस भित्र चुपचाप बस्नुहोस्



ठूलो स्वरमा बोल्नु वा फोनमा कुरा गर्नु ✕

एस्केलेटर प्रयोग गर्दा

बिस्तारै आप्नो पालो परखनुहोस्।



अभिवादन

यदि तपाईंले उनीहरूसँग परिचित हुनुभयो भने, तपाईं समस्यामा पर्दा उनीहरूले तपाईंलाई मद्दत गर्न सक्छन्।



आफ्नो साइकल पार्किङ गर्दा

तोकिएको क्षेत्रमा पार्क गर्नुहोस्।
पालना गर्नुभएन भने, यो जफत हन सक्छ।



सात भाषाहरूमा उपलब्ध यो गाइडबुकले मात्सुडो शहरमा बसोबासको लागि उपयोगी जानकारी प्रदान गर्दछ।

**मात्सुडो शहर संस्कृति र खेलकुद विभाग,
अन्तर्राष्ट्रिय प्रवर्द्धन विभाग**

